



DOLPHIN डल्फिन बहुउद्देश्यीय सहकारी संस्था लि.
Multipurpose Cooperative Ltd.

भाठा
बार्षिक प्रतिवेदन
२०७३/०७४

साधारण सभाका कलकहरू



"We are to Serve You"

साधारण सभाका झलकहरू





DOLPHIN डलफिन बहुउद्देश्यीय सहकारी संस्था लि.
Multipurpose Cooperative Ltd.

आठाँ
बार्षिक प्रतिवेदन
२०७३/०७४

संस्थाले आफ्नै भवन निर्माणको लागि खरिद गरिएको जग्गाधनी पूर्जा

OF000000053

जग्गाधनी संकेत नम्बर :

संस्थाको नाम: डलफिन बहुउद्देश्यीय सहकारी संस्था लि.
ठेगाना: जिल्ला: ललितपुर न.पा. / गा. वि. स.: वाई न.: ललितपुर उ.म.न.पा. १०

दर्ता न.: ६९६/०६६/०६७

जारी गरेको कार्यालय: डिभिजन सहकारी कार्यालय, ललितपुर

वेबसाइट: ईमेल:

दर्ता मिति (वि.स.):

प्रमाण संकेत: २५१२०७३७४१८००६२०४ २०७३/११/१८

डलफिन बहुउद्देश्यीय सहकारी संस्था लि.

प्रिन्ट गरेको दस्तखत: सुमन लडगी

प्रिन्ट गरेको नाम: सुमन लडगी

रजु गरेको दस्तखत: रुजु गरेको दस्तखत

सा.कि.नं.	प्रमाण संकेत	गा. वि. स. / न. पा.	वाई न. / नक्सा नं. / सीट	कित्ता नं.	विवरण (घर, आवादी, इत्यादी)	ज. घ. को हकहिस्सा	मोतीको नाम	किसिम वा वर्ग	क्षेत्रफल/ ब.मि.	कैफियत विवरण	रोक्का गर्ने निकाय	प्राप्ति गर्नेको दस्तखत
		ललितपुर उ.म.न.पा.	१/१३	५२१	आवादी गुठी रैतानी नम्बरी	एकलौटी		भित्ता/ पाखो अञ्चल	०.४९-२ (रोपनी) १३९.०९	श्री ५ गुठीबाट रैतान		
		ललितपुर उ.म.न.पा.	१/१३	५२४	आवादी गुठी रैतानी नम्बरी	एकलौटी		भित्ता/ पाखो अञ्चल	०.१०-२० (रोपनी) ३३३.८०	श्री ५ गुठीबाट रैतान		

"We are to Serve You"

डलिफन बहुउद्देशीय सहकारी संस्था लिमिटेड

ललितपुर-१०, कुण्डोल, कानदेवतास्थान

डिभिजन सहकारी कार्यालय ललितपुरद्वारा आ.ब. २०७३/०७४ को लेखा परिक्षण गर्न प्राप्त लेखापरीक्षक नियुक्ति पत्रः

“शान्ति र सहकारीता, विकासका लागि अपरिहार्यता”



पत्र संख्या:- ०६८१०६५
चलानी नं:- ८१
प्राप्त पत्र संख्या:-

नेपाल सरकार
सहकारी तथा गरिबी निवारण मन्त्रालय

फोन/फ्याक्स नं:- ०१-५५४८८९२
वेबसाइट:- www.decol.gov.np

सहकारी विभाग
डिभिजन सहकारी कार्यालय

पूर्ण विभागीय सहकारी कार्यालय, ललितपुर, नेपाल

मिति:- २०७३/०८/२५

श्री डलिफन बहुउद्देशीय सहकारी संस्था लि.
कुण्डोल - १० - ललितपुर

विषय:- लेखापरीक्षक नियुक्तिको स्वीकृति दिइएको ।

त्यस संस्थाको आर्थिक वर्ष ०६८१०६५ को वार्षिक हिसाब जाँच गराउन त्यस संस्थाको मिति २०७३/०८/०६ को निर्णय अनुसार नियुक्ति गरिएको लेखापरीक्षक श्री सुनिल देवकोटा प्रमाणपत्र नं. ९६९ लाई यस कार्यालयको मिति २०७३/०८/२५ को निर्णय अनुसार निजको नियुक्ति स्वीकृति गरिएको छ । लेखापरीक्षण सम्बन्धी ऐन २०४८ अन्तर्गत रही सहकारी ऐन २०४८ को दफा ३७ बमोजिम हिसाब जाँच गराई सहकारी नियमावली २०४८ को नियम २१(२) अनुसार अनुसूची-५ बमोजिमको प्रतिवेदन साधारणसभाबाट अनुमोदन गराई एक प्रति यस कार्यालयमा अनिवार्य रूपमा पेश गर्नुहुन जानकारी गराइन्छ ।

पुनश्च: आ.व. ०७४/७५ देखि लेखापरीक्षक नियुक्ति तथा साधारण सभाको निर्णय प्रमाणित गर्ने सम्बन्धमा निम्न अनुसार अनिवार्य रूपमा गर्ने/गराउने व्यवस्थाका लागि पनि यसै पत्रबाट जानकारी गराइएको छ ।

✦ हालसम्म साधारण सभाबाट अधिकार प्रत्यायोजन भए अनुसार अथवा आगामी साधारण सभाबाट अनुमोदन गराउने गरी संस्थाको संचालक समितिले नियुक्त गरिएको लेखापरीक्षकलाई यस कार्यालयबाट स्वीकृति प्रदान गर्दै आएकोमा सहकारी ऐन २०४८ को व्यवस्था तथा सहकारी विभागबाट भएको निर्देशन बमोजिम अव देखि साधारण सभाबाट पारिश्रमिक समेत तोकी किटान गरेर नियुक्त गरिएको लेखापरीक्षकलाई मात्र यस कार्यालयबाट स्वीकृति प्रदान गरिने हुँदा आ.व. ०७४/७५ को लेखापरीक्षण गराउनका लागि आ.व. ०७४/७५ कै वार्षिक साधारण सभाबाट वा विशेष साधारण सभाबाट पारिश्रमिक समेत तोकी लेखापरीक्षक नियुक्ति गर्ने व्यवस्था अनिवार्य रूपमा मिलाउने साथै लेखापरीक्षक नियुक्ति गर्दा २ भन्दा बढी बैकल्पिक लेखापरीक्षक नियुक्ति गर्न सकिनेछ ।

✦ सहकारी विभागबाट प्राप्त निर्देशन बमोजिम यसै आ.व. देखि साधारण सभाको निर्णय प्रमाणित गर्नको लागि संस्थाको संचालक समितिका सबै सदस्यहरू र संचालक समितिको सदस्यहरूको संख्या भन्दा १ जना बढी संख्यामा साधारण सभाबाट सदस्यहरूको छनौट गरी संचालक समितिका सदस्यहरू र छनौट गरिएका सदस्यहरू सबैबाट साधारण सभाको निर्णय प्रमाणित गर्ने व्यवस्था अनिवार्य रूपमा मिलाउनु हुन । उदाहरणका लागि संचालक समितिका ७ जना सदस्यहरू भएमा संचालक ७ जना र साधारण सभाबाट छनौट हुने ८ जना सदस्यहरू समेत जम्मा १५ जनाबाट साधारण सभाको निर्णय प्रमाणित गर्ने व्यवस्था मिलाउने ।

वरिष्ठ/सहकारी अधिकृत



आठौं बार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना !

आदरणीय शेयरधनी सदस्य महानुभावहरू :

डल्फिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मिति २०७४/०४/२० गते शुक्रबार बसेको सञ्चालक समितिको १०७ औं बैठकको निर्णय नं. ६११ अनुसार, संस्थाको आठौं बार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

साधारण सभा बस्ने स्थान, मिति र समय :

सभा मिति : २०७४/०५/१३ गते (तदनुसार २९ अगष्ट २०१७) मंगलबार

सभा शुरू हुने समय : विहान ८:३० बजे

सभा स्थान : कुण्डोल ब्याङ्क्वेट्स (सर्वाङ्ग स्वास्थ्य सदन पछाडी), ललितपुर-१०, कुण्डोल, कानदेवतास्थान

छलफलको विषय :

साधारण प्रस्तावहरू :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूको आ.व. २०७३/०७४ को बार्षिक प्रतिवेदन सम्बन्धमा ।
२. आर्थिक वर्ष २०७३/०७४ को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा ।
३. लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा ।
४. लाभांश वितरण सम्बन्धमा ।
५. चुक्ता शेयर पूँजी एवं शेयर सदस्य बृद्धि सम्बन्धमा ।
६. आ.व. २०७३/०७४ मा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन सम्बन्धमा ।
७. आ.व. २०७४/०७५ को वार्षिक निति तथा कार्यक्रम एवं अनुमानित बजेट सम्बन्धमा ।
८. आ.व. २०७४/०७५ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक सम्बन्धमा ।

विशेष प्रस्ताव :

१. विनियम संशोधन सम्बन्धमा ।
२. आन्तरिक नियमावली, नीति संशोधन सम्बन्धमा ।
३. संस्थाको भवन निर्माणको गर्नका लागि खरिद गरेको जग्गा र सो सम्बन्धी निर्णयहरू अनुमोदन सम्बन्धमा ।
४. सदस्य सेवा काउन्टर विस्तार सम्बन्धमा ।
५. साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनीधि चयन सम्बन्धमा ।

विविध :

कार्यकारी सचिव

साधारण सभा सम्बन्धी अन्य जानकारी

- सम्पूर्ण शेयरधनी महानुभावहरूलाई संस्थाको बार्षिक साधारण सभाको सूचना, सञ्चालक समितिको प्रतिवेदन, आर्थिक विवरण, प्रस्ताव लगायत अन्य कागजातहरू शेयरधनी लागतमा कायम रहेको ठेगानामा पठाईएको छ । कारणवश कुनै शेयरधनी महानुभावलाई माथि उल्लेखित कागजात समयमा नै प्राप्त नभएमा संस्थाको कार्यालयबाट प्राप्त गर्न सक्नु हुनेछ वा साधारण सभाबाट पारित भईसकेपछि संस्थाको वेब साईट www.dolphincooperative.com.np मा हेर्न वा डाउनलोड गर्न पनि सक्नु हुने छ ।
- साधारण सभामा भाग लिन पाल्नुहुने प्रत्येक शेयरधनी महानुभावले सभाको दिन सभा शुरू हुनुभन्दा १ घन्टा पहिले नै उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । हाजिरी पुस्तिका विहान ८:३० बजेदेखि खुल्ला रहनेछ । उक्त पुस्तिकामा आफ्नो पूर्ण परिचय उल्लेख गरिदिनुहुन अनुरोध गरिन्छ ।
- छलफलको बिषय अन्तर्गत विविध शीर्षकको सम्बन्धमा शेयरधनी महानुभावहरूले कुनै बिषय उपर छलफल गर्न चाहनु भएमा सो विषयबारे सभा शुरू हुनु भन्दा कम्तीमा ७ (सात) दिन अगावै संस्थाका सचिव मार्फत यस संस्थाका अध्यक्षलाई लिखित जानकारी दिनु पर्नेछ ।
- शेयरधनी महानुभावहरूले व्यक्त गर्नु भएका जिज्ञासा, मन्तव्य वा प्रश्नहरूको सम्बन्धमा सञ्चालक समितिका तर्फबाट सामूहिक रूपले वा सञ्चालक समितिको अध्यक्षले तोकेको व्यक्तिले उत्तर दिनुहुनेछ ।
- साधारण सभा सम्बन्धी अन्य जानकारीको लागि संस्थाको कार्यालय ललितपुर-१०, कुपण्डोल, कानदेवतास्थान स्थित सञ्चालक सचिव एवं कार्यकारी प्रमुखको कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ ।
- सहकारी ऐनद्वारा स्थापित यस संस्थाको बार्षिक साधारण सभामा सो ऐन बमोजिम सदस्यको प्रतिनिधि पठाउन पाइने छैन । सदस्य स्वयं नै उपस्थित हुनु पर्ने छ ।



परिचय (INTRODUCTION)

नयाँ नेपालको अवधारणा अनुसार आर्थिक क्षेत्रमा आएको सकारात्मक परिवर्तनलाई आत्मसाथ गर्दै सहकारीको क्षेत्रमा एक भिन्न पहिचान बनाउने लक्ष्य अनुरूप हाम्रो, हजुरहरूको र हामी सबैको **डल्फिन बहुउद्देश्यीय सहकारी संस्था लि.** को स्थापना भएको हो । "We are to Serve You" हामी हजुरहरूको सेवाका निम्ति भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सहकार्यबाट नै कुनै पनि ब्यक्ति तथा समाजको आर्थिक र सामाजिक बृद्धि विकासमा टेवा पुर्‍याउन सकिन्छ भन्ने लक्ष्य हामीले राखेका छौं । जब कुनै ब्यक्ति तथा समाजको आर्थिक स्तर उच्च हुन्छ तब मात्र एउटा सभ्य सु-संस्कृत अनि सबल समाज निर्माण हुनसक्छ । नेपाल सरकारको सहकारी ऐन २०४८ को अधिनमा रही, छरिएर रहेको निष्कृय पूँजीलाई विभिन्न बचत योजनाको माध्यमद्वारा निक्षेप स्वीकार गरी शैक्षिक, उत्पादनमूलक, आयमूलक, औद्योगिक तथा व्यवसायिक लगायतका विभिन्न क्षेत्रमा लगानी गर्ने यस संस्थाको प्रमुख लक्ष्य हो । यस संस्था स्थानीय कुपण्डोलवासी प्राज्ञिक एवं विशिष्ट व्यक्तिहरूको जमघट एवं व्यवस्थापनबाट व्यवस्थापन रहेको आधुनिक सहकारी संस्था हो ।

दृष्टिकोण (VISION)

संस्थामा संलग्न सदस्यहरूको आर्थिक एवं सामाजिक विकासमा सहयोग पुर्‍याउने, सदस्य, समाज तथा देशको समग्र आर्थिक विकासमा टेवा पुर्‍याउने मुख्य दृष्टिकोण रहेको छ ।

लक्ष्य (GOAL)

एउटा दरिलो संयन्त्रको निर्माण गरी यस संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरूलाई आयमूलक, रोजगारमूलक एवं सृजनशील कार्य गर्न उत्प्रेरित गर्ने र न्यून ब्याजदरमा सरल रूपमा ऋण उपलब्ध गराई आर्थिक रूपमा सबल बनाउने लक्ष्य रहेको छ ।

उद्देश्य (OBJECTIVES)

- आर्थिक निक्षेप योजना बनाई बचत गर्ने बानी बसाल्न सहयोग गर्ने ।
- सहूलियत दरमा सदस्यहरूको आर्थिक तथा सामाजिक विकासको लागि उद्योग व्यापार एवं व्यक्तिगत प्रायोजनमा विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराउने ।
- सदस्यहरूको सामूहिक रूपमा आर्थिक विकासमा ध्यान दिने ।
- राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तिय संस्थाहरूसँग सहकार्य गर्ने ।
- असहाय तथा अपाङ्गहरूलाई आय आर्जनको लागि वित्तिय सहयोग प्रदान गर्ने ।
- महिला, गरीब, सीमान्तकृत, अपाङ्ग, भूमिहीन तथा पिछडिएका वर्ग र श्रमिकहरूका साथै आम नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन सहकारीको पहुँच अभिवृद्धि गर्ने ।
- सहकारी प्रबर्द्धित उद्योग व्यवसायको विकास तथा विस्तार गर्दै सहकारी क्षेत्रलाई प्रभावकारी प्रतिस्पर्धी एवं गुणस्तरीय बनाउने ।
- सहकारीको निर्दिष्ट मूल्य र सिद्धान्तहरूको अभ्यास गर्दै प्रभावकारी व्यवस्थापन विधिको अवलम्बन तथा नियमन संस्थाको सुशासन कायम गर्ने ।
- संस्थाको वित्तिय अवस्था सदैव सवल, सक्षम र पारदर्शी राख्ने ।

नीतिहरू (Policies)

- सहकारीको मूल्य र सिद्धान्तहरूलाई अनुसरण गर्न गराउन सबै शेयर सदस्यहरूलाई अभिप्रेरित गरिने छ ।
- सहकारी शिक्षा, तालिम र सूचनालाई व्यापक र प्रभावकारी बनाउन सम्बन्धित सदस्यहरूलाई प्रभावकारी ढंगले परिचालन गरिने छ ।
- सदस्यहरूको चेतना अभिवृद्धि गर्न र व्यवस्थापन क्षमता बढाउन सहकारी शिक्षा र तालिमलाई अनिवार्य गरिदै लगिने छ ।
- संस्थाका सदस्यहरूलाई संस्थाको माध्यमबाट एकजुट गराई उद्योग व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने खालका कार्यक्रमहरू सञ्चालन गरिने छ ।
- आर्थिक विकासका सम्भावित क्षेत्रहरूमा सहकारी उद्योग व्यवसायको विस्तार एवं विविधिकरणलाई प्रोत्साहन गरिने छ ।
- रोजगारी सिर्जना, उत्पादनमा बृद्धि, स्थानीय सम्भाव्यताको उपयोग, सेवा प्रवाहमा गुणस्तरीयता एवं उत्पादनको मूल्य अभिवृद्धिमा योगदान पुर्याउने सहकारी उद्योगहरूको स्थापना र क्षमता अभिवृद्धिको कार्यमा सहयोगका कार्यक्रमहरू सञ्चालन गरिने छ ।
- सहकारी उद्योग व्यवसायहरूको समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउन सूचना प्रविधिको उपयोगमा विशेष जोड दिइने छ ।
- संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारीहरूको गुणस्तर र क्षमता अभिवृद्धिमा विशेष जोड दिइने छ ।
- संस्थाको व्यवस्थापनलाई विधि र प्रक्रियामा आधारित बनाई सहभागिता, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमा सुनिश्चित गर्ने व्यवस्था मिलाइने छ ।

रणनीति तथा कार्यनीतिहरू (Strategies & working policies)

- सदस्यहरूलाई समय अनुसार सूचना प्रविधिको माध्यमबाट संस्थामा पहुँच पुर्याउने ।
- संस्थालाई अर्थतन्त्रको एउटा सफल स्तम्भको रूपमा स्थापित गर्न उत्पादन तथा सेवामूलक वित्तीय सुविधा उपलब्ध गराइने छ ।
- संस्थामा आवद्ध विपन्न महिला, सीमान्तकृत, गरिब समुदाय, अपाङ्ग, भूमिहीन तथा पिछडिएको समुदाय र श्रमिकहरूलाई स्वरोजगारमूलक उद्योग तथा व्यवसाय स्थापना गर्न आवश्यक पर्ने व्यवसायिक तथा सीपमूलक तालिमहरू प्रदान गर्ने व्यवस्था मिलाइने छ ।
- सहकारी प्रबर्द्धित उद्योग व्यवसायको विकास तथा विस्तार गर्दै सहकारी क्षेत्रलाई प्रतिस्पर्धी एवं गुणस्तरीय बनाउने नीतिहरूलाई कार्यान्वयनमा ल्याउन देहायका रणनीति तथा कार्यनीतिहरू अवलम्बन गरिने छ ।
- सहकारीको निर्दिष्ट मूल्य र सिद्धान्तहरूको अभ्यास गर्दै प्रभावकारी व्यवस्थापन विधिको अवलम्बन तथा नियमन मार्फत सुशासन कायम गर्ने सम्बन्धमा अंगीकार गरिने नीतिहरूलाई कार्यान्वयनमा ल्याउन देहायका रणनीति तथा कार्यनीतिहरू अवलम्बन गरिने छ ।
- संस्थाको विकास, विस्तार र प्रवर्द्धनमा साभेदारहरूको सहभागिता एवं सहयोग लाई समन्वयात्मक ढंगले परिचालन गरिने छ ।
- संस्था प्रभावकारी ढंगले परिचालन गर्न अल्पकालिन र दीर्घकालिन योजना निर्माण संस्थाको विकास, विस्तार र प्रवर्द्धन गरिने छ ।



संस्थागत संरचना

साधारण सभा

संचालक समिति

यस संस्थामा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरू सहित ७ सदस्यीय संचालक समिति रहेको छ । संस्था संचालनको सम्पूर्ण कार्य संचालक समिति र कार्यकारी प्रमुखमा निहित रहने छ ।

श्री लक्ष्मी नारायण अर्याल	अध्यक्ष
श्री सत्येन्द्र पुरुष ढकाल	उपाध्यक्ष
श्री भलक अर्याल (सुशिल)	सचिव
श्री मदन ज्ञवाली	कोषाध्यक्ष
श्री ओम प्रकाश अग्रवाल	संचालक
श्रीमती जुलि प्रधानाङ्ग	संचालक
श्री मदन रेग्मी	संचालक

लेखा तथा सुपरिवेक्षण समिति

लेखा तथा सुपरिवेक्षण समितिले प्रत्येक ३-३ महिनाको अन्त्यमा संस्थाको लेखा परिक्षण गरी संचालक समिति समक्ष पेश गर्ने छ ।

श्री सतिशचन्द्र लाल	संयोजक
श्री बालमुकुन्द विष्ट	सदस्य
श्री तुलसी प्रसाद अर्याल	सदस्य

सल्लाहकार समिति

संस्थाले गर्न लागेका काम कारवाहीका सम्बन्धमा वा अन्य विभिन्न किसिमका आवश्यक सल्लाह सुझाव संचालक समिति समक्ष पेश गर्ने छ ।

मत्स्येन्द्र लाल कायस्थ	प्रमुख सल्लाहकार
लक्ष्मी प्रसाद सुवेदी	सल्लाहकार
छायाराम खनाल	सल्लाहकार
शेर बहादुर सम्बहाम्फे	सल्लाहकार

प्रतिबद्धता

सहकारी ऐन २०४८ अन्तर्गत रही नेपाल सरकारको नीति तथा नियमलाई पालना गर्दै मानव संसाधन र प्रविधिलाई अधिकतम प्रयोग गर्दै पूर्णरूपले प्रतिबद्ध हुनेछौं । साथै आफ्ना सदस्य र कर्मचारीहरू प्रति समान भाव प्रकट गर्दै छरिएर रहेका स-साना पूँजी लाई एकिकृत गरि सबैमा भविष्यको लागि बचत गर्ने बानी बसाली आर्थिक रूपमा सबल नागरिक बन्न हरदम प्रेरित गरी नै रहने छौं । सहकारीहरूको भीडमा सबल सक्षम र उत्कृष्ट सेवा प्रदान गर्दै एउटा असल सहकारीको नमूना बन्दै २१ औं शताब्दी अनुसारको आर्थिक विकासमा टेवा पुर्‍याउने प्रण गर्दछौं ।

विषय सूची

	पेज नं.
१. सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूको आ.व. २०७३/०७४ को वार्षिक प्रतिवेदन	१
२. संस्था सुरू देखी हाल सम्मको कारोबारको संक्षिप्त विवरण	३
३. संस्थाले आ.व. २०७३/०७४ को लागि लिएको लक्ष्य एवं उपलब्धिको पुनरावलोकन	६
४. आ.व. २०७३/०७४ को लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम र सो सम्बन्धि विवरण	९
५. संस्थाले लिएको भावी योजनाहरू	१०
६. कार्यकारी प्रमुखको आर्थिक प्रतिवेदन	११
७. सञ्चालक समितिका कोषाध्यक्षको आर्थिक प्रतिवेदन	१४
८. संस्थाले आ.व. २०७३/०७५ को लागि लिएको वार्षिक लक्ष्य एवं बजेट र सो सम्बन्धी विवरण	१४
९. आ.व. २०७३/०७४ को लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन	१८
१०. सहकारी ऐन, २०४८ अनुसारको थप विवरण	१९
११. आ.व. २०७३/०७४ को लेखापरीक्षकको प्रतिवेदन	२१
१२. आ.व. २०७३/०७४ को वासलात विवरण (२०७४ असार मसान्त सम्म)	२२
१३. मिति २०७३/०४/०१ देखि २०७४ आषाढ ३१ गते सम्मको आय-व्यय विवरण	२३
१४. मिति २०७३/०४/०१ देखि २०७४ आषाढ ३१ गते सम्मको आय व्यय बाँडफाँड हिसाब	२४
१५. मिति २०७३/०४/०१ देखि २०७४ आषाढ ३१ गते सम्मको नगद प्रवाह विवरण	२५
१६. इक्वीटीमा भएको परिवर्तन सम्बन्धि विवरण	२६
१७. २०७४ आषाढ ३१ गते सम्मको आर्थिक विवरण सँग सम्बन्धित अनुसूचीहरू	२७
१८. संस्थाको स्थिर सम्पत्ति र ह्रास कट्टी विवरण	२९
१९. अनुसूची ५ अनुसार आय विवरण	३२
२०. दफा १९ बमोजिम कट्टी हुने ह्रासकट्टी खर्चको विवरण	३३
२१. पर्लस् प्रतिवेदन (२०७४ आषाढ मसान्तसम्मको)	३४
२२. प्रमुख लेखा नीतिहरू र लेखा सम्बन्धी टिप्पणीहरू	३५
२३. नोट	४१



सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूको आ.ब. २०७३/०७४ को वार्षिक प्रतिवेदन

आदरणीय शेयरधनी महानुभावहरू, एवं उपस्थित प्रमुख अतिथि, विशेष अतिथि लगायत सम्पूर्ण अतिथि ज्यूहरू,

डल्फिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको **आठौं बार्षिक साधारण सभामा** भाग लिन उपस्थित हुनु भएका सम्पूर्ण शेयरधनी महानुभावहरूलाई सञ्चालक समिति तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन ब्यक्त गर्दछु । यहाँहरूको उपस्थितिबाट संस्थाले पाउने सुभाब, सहयोग र सद्भावले भावी कार्य योजना तथा लक्ष्य प्राप्तमा थप टेवा पुग्नेछ भन्ने हामी सबैले विश्वास लिएका छौं ।


आज यहाँहरू समक्ष २०७४ साल आषाढ मसान्तसम्मको संस्थाको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू छलफल तथा स्वीकृतिको निमित्त पेश गर्दै, संस्थाले आ.ब. २०७३/०७४ मा गरेका उपलब्धि तथा कार्यनीति र आगामी बर्षमा गरिने कार्य योजनाहरू प्रस्तुत गर्न यहाँहरूबाट अनुमति चाहन्छु ।

आ.ब. २०७२/०७३ र २०७३/०७४को कारोबारको सिंहावलोकन:

आर्थिक बर्ष २०७२/०७३ र २०७३/०७४ मा संस्थाको मुख्य वित्तिय सूचकाङ्कहरू देहाय अनुसार रहेको छ ।

क्र.सं.	विवरण	आ.ब. २०७२/०७३	आ.ब. २०७३/०७४ मा भएको वृद्धि रकम	आ.ब. २०७३/ ०७४ मा वृद्धि %	आ.ब. २०७३/०७४ मा कुल
१	चुक्ता पूँजी	५१,०५३,४००.००	२,२३०,६००.००	४%	५३,२८४,०००.००
२	निक्षेप (बचत) संकलन	४५५,०२०,२५९.४९	१२७,५२३,७३०.२६	२८%	५८२,५४३,९८९.७५
३	कर्जा लगानी (खुद)	३८१,१८५,३८४.५६	९१,९८५,१८३.८४	२४%	४७३,१७०,५६८.४०
४	कूल आम्दानी	५६,६६८,९५६.०८	२५,१२७,२३४.७३	४४%	८१,७९६,१९०.८१
५	कूल खर्च	३७,३२६,२३०.२२	१५,०१६,४३९.६८	४०%	५२,३४२,६६९.९०
६	खुद मुनाफा (कर अघि)	१९,८८७,४४१.३१	९,५६६,०७९.६०	४८%	२९,४५३,५२०.९१
७	दुबन्त ऋण कोष व्यवस्था	४,३९१,९२६.२६	२,५३१,८८६.०६	५८%	६,९२३,८१२.३२
८	कर्मचारी बोनस व्यवस्था	१,२३१,५३४.१०	६५२,९८०.३४	५३%	१,८८४,५१४.४४
९	आयकर व्यवस्था	२,८५९,४८६.६२	२,२३५,९३१.६१	७८%	५,०९५,४१८.२३
१०	खुद मुनाफा (कर, दुबन्त ऋण र कर्मचारी बोनस कोष पछि)	१३,५०२,३२३.५९	५,९००,७६९.२५	४४%	१९,४०३,०९२.८४
११	जगेडा कोष	१०,०३६,९८६.३६	८,०१३,९५५.५५	८०%	१८,०५०,९४१.९१
१२	वितरण योग्य मुनाफा	१०,१२६,७४२.६९	४,४२५,५७६.९४	४४%	१४,५५२,३१९.६३
१३	शेयर लाभांश कोष	७,०८८,७१९.८८	९०३,८८०.१२	१३%	७,९९२,६००.००
१४	अन्य कोषहरू (सहकारी शिक्षा, विकास, र संस्था विकास)	४९७,३२६.९१	५८२,०९२.७९	११७%	१,०७९,४१९.७०
१५	संरक्षित पूँजी फिर्ता कोष	३,१६३,१८२.३४	२,८१४,४४४.५०	८९%	५,९७७,६२६.८४
१६	विविध कोषमा रहेको कूल रकम	१८,०८९,४२१.८७	१४,१३४,१२१.२८	७८%	३२,२२३,५४३.१५

आ.ब. २०७२/०७३ र २०७३/०७४ को कारोबारको चित्राङ्कनः



माथि उल्लेखित सूचकाङ्कहरू विश्लेषण गर्दा स्थापनाको आठौं वर्षमा नै संस्थाले गरेको उल्लेखनिय प्रगति बारे यहाँहरूलाई अवगत गराउन पाउँदा मलाई खुशी लागेको छ । विगत वर्ष देखि नै बैकिङ्ग क्षेत्रमा अधिक तरलताको अवस्था श्रृजना भएतापनि संस्थाले गरेको अथक प्रयासको फलस्वरूप निक्षेप संकलनमा आएको समस्या तथा कर्जा क्षेत्रको संकुचनका बाबजुत कर्जा लगानी तर्फ पनि उल्लेख्य मात्रामा बृद्धि भएको छ । खुद मुनाफामा पनि उल्लेख्य मात्रामा वृद्धि गर्न सफल भएको र हाल सम्म कुनै निष्क्रिय कर्जा रहेको देखिदैन । साथै छोटो समयमा नै ललितपुर जिल्लामा आफ्नो अग्र स्थानमा पहिचान बनाउन सफल भएको छ । आदरणीय शेयरधनी महानुभावहरू, यहाँहरूको सहकारी संस्थाले आफ्नो व्यवसायिक कार्य कुशलता, लगनशीलता र विश्वसनियता कायम गर्न सफल भएकै कारण स्थानीय प्रतिष्ठित व्यक्तिहरूबाट अभि बढी हौसला मिलेको छ ।

सहकारी क्षेत्रमा विद्यमान प्रचलन अनुसार लेखापरीक्षण गरी सञ्चालक समितिबाट १५% नगद लाभांश वितरण गर्न साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको औद्योगिक तथा व्यवसायिक सम्बन्ध

संस्थाले आफ्ना सदस्यहरू, नियमनकर्ता, आफूसँग सम्बन्धित सबै पक्षहरू र सबै तहका कर्मचारीहरू बीच सौहार्द पूर्ण सामञ्जस्यता तथा व्यवसायिक सम्बन्ध कायम राख्दै आईरहेको छ । अनुभवी तथा व्यवसायिक दक्ष तथा विज्ञहरूको सल्लाह एवं सुझावका आधारमा संस्थाले स्वच्छ प्रतिस्पर्धा, व्यवसायिकता तथा आपसी हितको सिद्धान्तमा आधारित नीति अवलम्बन गर्दै छिटो छरितो तरिकाले सदस्यमुखी सेवाहरू सदस्यहरूमाभन्दा उपलब्ध गराउँदै आईरहेको छ । साथै यस सम्बन्धलाई अभि सुमधुर बनाउन संस्था निरन्तर प्रयासरत छ ।



संस्थाको कारोबारलाई असर पार्ने मुख्य कुराहरू :

१. लामो समय देखि देशमा रहिरहेको राजनैतिक अस्थिरता
२. कर्जा तथा लगानीको दायरा साँघुरिएर उत्पन्न हुन सक्ने जोखिमहरू,
३. निक्षेप तथा कर्जा लगानीको ब्याजदरमा हुने परिवर्तनबाट उत्पन्न हुने जोखिमहरू,
४. पूँजी बजारमा आउन सक्ने उतारचढावबाट हुन सक्ने जोखिमहरू,
५. सहकारी संस्थाको केही समितित कार्यक्षेत्र,
६. उत्पादनशील क्षेत्रको विकासमा भएको शिथिलता,
७. सहकारीको लगानीमा देखिएको कानूनी उल्लंघनहरू,
८. हाल सहकारी क्षेत्रमा देखिएका समस्याहरू

प्रतिवेदन तयार भएको मितिसम्म संस्थाको कार्यविधि र चालु बर्षको उपलब्धि:









सहकारीको उद्देश्य अनुरूप यसले आधुनिक सुविधा सम्पन्न वित्तिय कारोबार गर्दै आफ्नो कारोबार क्षेत्र तथा सदस्य संख्यामा बृद्धि गर्नुका साथै संस्थाको कार्यक्षेत्र विस्तार गर्नका लागि शेयर पूँजी बृद्धि गरी संस्थाको आर्थिक अवस्थालाई अभि मजबुत पारिएको छ ।

संस्थाले सदस्यहरूलाई आकर्षित गर्न विभिन्न प्रकारका निक्षेप एवं ऋण लगानीका योजनाहरू ल्याएको छ । संस्थाले आफ्ना आदरणीय शेयरधनी महानुभावहरूको लागि डल्फिन कारोबार बचत खाता एवं डल्फिन स्पेशल बचत तथा अन्य विभिन्न आबधिक बचत खाता सञ्चालन गरेको छ र सोही खातामा शेयरधनी लाभांश जम्मा गरिने छ । संस्थाले सदस्यहरूको लागि आईतबार देखि शुक्रबार सम्म विहान १०:०० बजे देखि बेलुका ५:०० बजे सम्म कारोबार सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

संस्थाको सुरु देखि हाल सम्म भएको कारोबारको संक्षिप्त विवरण:


क्र. सं.	विवरण	आ.व. २०६६/०६७	आ.व. २०६७/०६८	आ.व. २०६८/०६९	आ.व. २०६९/०७०	आ.व. २०७०/०७१	आ.व. २०७१/०७२	आ.व. २०७२/०७३	आ.व. २०७३/०७४
१	चुक्ता पूँजी	१३,२५३,०००.००	१६,८७४,०००.००	२०,९८५,०००.००	२१,६३२,२००.००	२३,५२३,३००.००	४५,३९८,६००.००	५१,०५३,४००.००	५३,२८४,०००.००
२	निक्षेप संकलन	३,५९७,८५०.२२	४९,३२७,२५३.२५	९४,६९२,५८१.०३	१३२,९८७,९१०.२०	२२७,१०९,२७१.०६	३३०,८६३,९६१.३२	४५५,०२०,२५९.४९	५८२,५४३,९८९.७५
३	कर्जा लगानी (खुद)	१३,०२२,९३७.४७	३४,४६३,५७३.९५	६७,९८४,०९१.०२	११७,०९९,५७८.६०	१६१,३३४,३९४.९६	२४०,२४७,२२९.३४	३८१,९८५,३८८.५६	४७३,९७०,५६८.४०
४	कूल आम्दानी	४२३,३८५.९३	७,१४९,००१.९६	१५,७३५,४७२.९३	२१,३०२,५४८.६१	३०,३४०,०५२.३६	४२,३७९,४५१.२२	५६,६६८,९५६.०८	८१,७९६,१९०.८१
५	कूल खर्च	४०८,३४२.७०	५,४७२,५२३.२५	१२,०४२,७०६.८०	१४,७७८,३४३.३४	२०,८२४,०३०.३०	३०,३९७,९५०.८८	३७,३२६,२३०.२२	५२,३४२,६६९.९०
६	खुद मुनाफा (कर अघि)	१५,०४२.४३	१,६७६,४७८.७१	३,६९२,७६६.१३	६,५२४,२०४.२७	९,५१६,०२२.०६	१२,०६१,५००.३४	१९,८८७,४४१.३१	२९,४५३,५२०.९१
७	दुबन्त ऋण कोष व्यवस्था	१,८०५.०९	६,७०५.९२	१४,७७.००	३२६,८६२.०३	१,७४२,०५८.२३	२,६४२,५४४.७१	४,३९१,९२६.२६	६,९२३,८१२.३२
८	कर्मचारी बोनस व्यवस्था	१,२०३.३९	६७,०५९.१५	१४७,७०.६५	३०३,५७९.९६	६१८,५४१.४३	७८१,२७०.९७	१,२३९,५३४.१०	१,८८४,५१४.४४
९	आयकर व्यवस्था	३,००८.४९	३३५,२९५.७६	७३८,५५३.२३	१,२००,०६७.०५	१,७२१,५४९.९९	१,७६६,७०४.५२	२,८५९,४८६.६२	५,०९५,४१८.२३
१०	खुद मुनाफा (कर पछि)	१२,०३३.९४	१,३४१,१८२.९६	२,९५४,२१२.९०	५,३२४,१३८.२२	७,७९४,८६२.०७	८,६६३,०३८.३७	१३,५०२,३२३.५९	१९,४०३,०९२.८४
११	जगेडा कोष	३,००८.४९	३३८,३०४.२२	१,०७६,८५७.४४	२,४०७,८९२.००	४,४९५,६४५.८७	६,६६१,४०५.४६	१०,०३६,९८६.३६	१८,०५०,९४१.९१
१२	वितरण योग्य मुनाफा	-	-	-	-	३,८९२,४०९.००	६,४९७,२७८.७८	१०,१२६,७४२.६९	१४,५५२,३९९.६३
१३	शेयर लाभामस कोष	३,००८.४९	९१८,७१०.३२	२,०२३,६३५.८४	३,२४४,८३०.००	३,५२९,१०७.००	५,९७८,९९५.६२	७,०८८,७९१.८८	७,९९२,६००.००
१४	अन्य कोषहरू (सहकारी शिक्षा, विकास र संस्था विकास)	३,००८.४८	१३,४११.८४	२९,५४२.१२	५३,२४१.३८	७७,९६८.६२	१९३,४१९.२०	४९७,३२६.९१	१,०७९,४१९.७०
१५	संरक्षित पूँजी फिर्ता कोष	-	-	-	-	२०४,३६५.३०	५३०,२२९.२४	३,९६३,९८२.३४	५,९७७,६२६.८४
१६	विविध बचत कोषमा रहेको कुल रकम	७,८२२.०६	३५,४२१.९८	१,१२१,१७०.५६	२,७८७,९९५.४१	६,५२१,०३८.०२	१०,०२७,५९८.६१	१८,०८८,४२१.८७	३२,२२३,५४३.१५

संस्थाको सुरु देखि हाल सम्म भएको कारोबारको ग्राफ चित्र:







■ आयकर व्यवस्था




■ खुद मुनाफा (कर पछि)




■ जगेडा कोष




■ वितरण योग्य मुनाफा




■ शेयर लाभांश कोष




■ अन्य कोषहरू (सहकारी शिक्षा, विकास र संस्था विकास)



■ संरक्षित पूँजी फिर्ता कोष



■ विविध संचित कोषमा रहेको कुल रकम



संस्थाले आ.व. २०७३/०७४ को लागि लिएको लक्ष्य एवं उपलब्धिको पुनरावलोकन:


क्र.सं.	विवरण	आ.व. २०७२/०७३	आ.व. २०७३/०७४		वृद्धि दर (प्रतिशतमा)
			लक्ष्य	उपलब्धि	
१	चूत्ता पूँजी	५१,०५३,४००.००	५२,२५३,४००.००	५३,२८४,०००.००	१०१%
२	निक्षेप संकलन	४५५,०२०,२५९.४६	५३५,०२०,२५९.४६	५८२,५४३,९८९.७५	१०९%
३	कर्जा लगानी (खुद)	३८१,१८५,३८४.५६	४७१,१८५,३८४.५६	४७३,१७०,५६८.४०	१००.४२%
४	कूल आम्दानी	५६,६६८,९५६.०८	७३,१०७,४०४.१२	८१,७९६,१९०.८१	११२%
५	कूल खर्च	३७,३२६,२३०.२२	४८६,५३१७.२४	५२,३४२,६६९.९०	१०८%
६	खुद मुनाफा (कर अघि)	१९,८८७,४४१.३१	२४,४९२,०८६.८८	२९,४५३,५२०.९१	१२०%
७	डुबन्त ऋण कोष व्यवस्था	४,३९१,९२६.२७	५,३७१,६०९.७५	६,९२३,८१२.३२	१२९%
८	कर्मचारी बोनस व्यवस्था	१,२३१,५३४.१८	१,७१४,४४६.०८	१,८८४,५१४.४४	११०%
९	आयकर व्यवस्था	२,८५९,४८६.६२	४,३५९,५९१.४६	५,०९५,४१८.२३	११७%
१०	खुद मुनाफा (कर पछि)	१३,५०२,३२३.५९	१७,४३८,३६५.८६	१९,४०३,०९२.८४	१११%
११	जगेडा कोष	१०,०३६,९८६.३६	४,३५९,५९१.४६	१८,०५०,९४१.९१	४१४%
१२	वितरण योग्य मुनाफा	१०,१२६,७४२.६९	१३,०७८,७७४.३९	१४,५५२,३१९.६३	१११%
१३	शेयर लाभांश कोष	७,०८८,७१९.८८	७,८४७,२६४.६४	७,९९२,६००.००	११२%
१४	अन्य कोषहरु (सहकारी विकास, सहकारी शिक्षा, संस्था विकास)	४०५,०६९.७१	९२८,२१९.७१	१,०७९,४१९.७०	६३%
१५	संरक्षित पूँजी फिर्ता कोष	३,१६३,१८२.३४	४,७०८,३५८.७८	५,९७७,६२६.८४	१२७%
१६	विविध कोषमा कुल रकम व्यवस्था	१८,०८९,४२१.८७	२८,६६०,२०५.५९	३२,२२३,५४३.१५	११२%
				औसत	१३२%

संस्थाले आ.व. २०७३/०७४ को लागि लिएको लक्ष्य एवं उपलब्धिको पुनरावलोकन गर्दा संस्थाले लिएको लक्ष्य प्राप्ति सन्तोषजनक छ ।




संस्थाले आ.व. २०७३/०७४ मा लिएको लक्ष्य अनुसारको ग्राफ चित्रः


चुक्ता पूँजी




निक्षेप संकलन




कर्जा लगानी (खुद)




कूल आम्दानी




कूल खर्च




खुद मुनाफा (कर अघि)




डुबन्त ऋण कोष व्यवस्था




कर्मचारी बोनस व्यवस्था




आयकर व्यवस्था




खुद मुनाफा (कर पछि)




जगेडा कोष




वितरण योग्य मुनाफा




शेयर लाभांश कोष




अन्य कोषहरू (सहकारी शिक्षा, विकास र संस्था विकास)



संरक्षित पूँजी फिर्ता कोष



विविध संचित कोषमा रहेको कुल रकम





आ.व. २०७३/०७४ को लाभांश बाँडफाँड गर्न सिफारिश गरिएको रकम र सो सम्बन्धी विवरण :

संस्थाले आ.व. २०७३/०७४ मा रु. २,९४,५३,५२०.९१ (अक्षरूपी दुई करोड चौरानब्बे लाख त्रिपन्न हजार पाँच सय बिस रूपैया र पैसा एकानब्बे मात्र) कुल मुनाफा भएकोमा विभिन्न कोषमा बाँडफाँड गरी १५% नगद शेयर लाभांश वितरण गर्नको लागि प्रस्ताव गरिएको छ । शेयर लाभांश शेयर सदस्यहरूको बचत खातामा ५% TDS कट्टा गरी जम्मा गरिने छ ।

आ.व. २०७३/०७४ को कुल मुनाफा र कोष बाडफाँडको विवरण:

संस्थाले आ.व. २०७३/०७४ मा गरेको कुल मुनाफाबाट निम्नानुसारका कोषहरूमा निम्नानुसार रकम बाँडफाँड गरिएको छ ।

कोष बाँडफाँड आ.व. २०७३/०७४				
क्र.स.	रकम			
१	कुल मुनाफा	२९,४५३,५२०.९१	कोषहरु	प्रतिशत
			दुवन्त ऋण कोष व्यवस्था	८.६०%
				रकम
				२,५३१,८८६.०६
			कुल	२,५३१,८८६.०६
		२६,९२१,६३४.८५		
			कर्मचारी बोनस कोष व्यवस्था	६.४०%
				१,८८४,५१४.४४
			आय कर व्यवस्था	१७.३०%
				५,०९५,४१८.२३
			कुल	६,९७९,९३२.६७
			गत वर्षको आयकर मिलान	
				५३८,६०९।३४
			कुल	५३८,६०९।३४
क्र.स.	रकम			
२.	आयकर पछिको खूद मुनाफा	१९,४०३,०९२.८४	प्रतिशत	रकम
			जगेडा कोष	२५.००%
				४,८५०,७७३.२१
			कुल	४,८५०,७७३.२१
क्र.स.	रकम			
३.	वितरण योग्य मुनाफा	१४,५५२,३१९.६३	वितरण योग्य रकमलाई १००% मानी विभिन्न कोषमा वितरण गरिएको रकमको विवरण	
			विवरण	प्रतिशत
				रकम
			शेयर लाभांश कोष	५४.९२%
				७,९९२,६००.००
			सहकारी विकास कोष	१.००%
				१४५,५२३.२०
			सहकारी शिक्षा कोष	१.००%
				१४५,५२३.२०
			संरक्षित पुजी फिर्ता कोष	४१.०८%
				५,९७७,६२६.८४
			संस्था विकास कोष	२.००%
				२९१,०४६.३९
			कुल रकम	१००.००%
				१४,५५२,३१९.६३
			कुल मुनाफा रकम	२९,४५३,५२०.९१

नोट: आ. व. २०७३/०७४ को आम्दानीबाट विविध संचित कोषमा कुल रकम रु. १,४१,३४,१२१.३५ छुट्टाइने छ । यस वर्ष थप १४,१३४,१२१.३५

संस्थाको भावी योजनाहरू :

१. संस्थाको कार्यक्षेत्र र स्तर उन्नति बृद्धि गर्ने लैजाने ।
२. सदस्यहरूको हितमा सेवा बिस्तार गर्ने ।
३. मौलिक किसिमका बचत तथा नयाँ निक्षेप योजनाहरू तर्जुमा गरी कार्यान्वयनमा ल्याउने ।
४. विभिन्न लगानीका श्रोतहरू पहिचान गरी लगानी प्रबर्द्धन गर्ने ।
५. समान किसिमका संस्थासँग सहकार्य बढाउँदै लैजाने ।
६. निम्न र मध्यम वर्गमा सहकारीको पहुँच पुऱ्याउने ।
७. सदस्यहरूको हितमा सदस्य सेवा काउन्टर बिस्तार गर्ने ।
८. सदस्यहरूको हितमा कुनै कम्पनी संग सहकार्य/साभेदार भई हार्डड्रोपावरमा लगानी गर्ने ।
९. संस्थाको सहायक कम्पनी खोली सदस्यहरूको सहभागीतामा विभिन्न परियोजनामा लगानी गर्ने ।
१०. संस्थाको कार्यालय प्रयोजनको निमित्त भवन निर्माण गर्ने ।

संस्थागत सामाजिक दायित्व :

संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अनुसार सामाजिक उत्थानका लागि यस संस्थाले समाजमा सकारात्मक प्रभाव पारी विभिन्न वर्गलाई सुलभ दरमा ऋण प्रदान गरेको छ । संस्थागत सामाजिक दायित्वको क्षेत्र पहिचान गरी सोही अनुरूप कार्यक्रम अगाडी बढाउने योजना रहेको छ ।

अन्त्यमा

संस्थाको उत्तरोत्तर प्रगति तथा समृद्धिका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग सद्भाव तथा मार्गदर्शन दिनु भई यस संस्थालाई वर्तमान अवस्थासम्म पुऱ्याउन आ(आफ्नो क्षेत्रबाट निरन्तर सहयोग गर्नु हुने सम्पूर्ण आदरणीय शेयरधनी महानुभावहरू, नेपाल सरकार सहकारी विभाग नयाँ बानेश्वर, नेपाल सरकार डिभिजन सहकारी कार्यालय ललितपुर, स्थानिय वासि एवं सम्पूर्ण ललितपुर एवं काठमाण्डौं उपत्यकालाई कार्यक्षेत्र बनाई ब्यवसाय सञ्चालन गर्नु भएका व्यवसायिहरू, संस्थालाई विश्वास एवं माया गरी बचत गर्नु भएका सम्पूर्ण बचत कर्ताहरू, लेखापरीक्षक, कानूनी सल्लाहकार, ब्यवसायिक सल्लाहकार तथा अन्य सम्बद्ध संघ संस्था एवं सरोकारवालाहरू प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद ब्यक्त गर्दछु । साथै हाम्रा आदरणीय शेयरधनी महानुभावहरूले संस्थाप्रति देखाउनु भएको अगाढ विश्वासको निमित्त हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा यहाँहरूको सदाशयता र सहयोग कायमै रहने अपेक्षा गर्दछु । संस्थाको व्यवस्थापन एवं सबै तहका कर्मचारीहरूबाट संस्थाले निर्धारण गरेको लक्ष्य प्राप्तिका लागि देखाउनु भएको प्रतिबद्धता र अथक परिश्रमको सराहना गर्दै शेयरधनी महानुभावहरूको रचनात्मक सल्लाह, सुभाष र सहयोगलाई संस्थाले सदैव मार्गनिर्देशनका रूपमा लिनेछ भन्ने प्रतिबद्धता ब्यक्त गर्दै हार्दिक कृतज्ञता र आभार ब्यक्त गर्दछु । अन्त्यमा सभाको छलफलको विषय सूची अनुसारका विषयहरूमा छलफल गरी पारित गर्नका लागि अनुरोध गर्दै आफ्नो मन्तव्य अन्त्य गर्दछु ।

धन्यवाद !

संचालक समितिका तर्फबाट

लक्ष्मी नारायण अर्याल

अध्यक्ष

मिति : २०७४ भाद्र १३ गते मंगलबार



सञ्चालक सचिव एवं प्रमुख कार्यकारी अधिकृत श्री भलक अर्याल (सुशिल) द्वारा आठौं साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन

आदरणीय यस गरिमामय सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू, सल्लाहकार समितिका पदाधिकारीज्यूहरू, संचालक समितिका पदाधिकारीज्यूहरू, लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारीज्यूहरू, लेखापरिक्षकज्यू, उपस्थित शेयरधनी सदस्यमहानुभावहरू एवं उपस्थित सम्पूर्ण सज्जनवृन्द महानुभावहरू तथा कर्मचारी साथीहरू ।

यस गरिमामय साधारण सभा मार्फत सम्पूर्ण शेयरधनी सदस्यमहानुभावहरू समक्ष कार्यकारी प्रमुखको तर्फबाट संक्षिप्त प्रतिवेदन पेश गर्न पाउँदा आफैमा गौरवको अनुभूति गर्दै उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूप्रति हृदयदेखि सहकारी अभिवादन टक्र्याउन चाहन्छु ।

संस्थाको स्थापना विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरूको अथक प्रयासबाट वि.सं. २०६६ साल फाल्गुण २३ गतेका दिन दर्ता भई २०६७ साल जेष्ठ ५ गतेका दिन विधिवत स्थापना गरी सहकारी सिद्धान्तको मूल्य, मान्यतालाई अनुशरण गर्दै आज आठौं साधारण सभा सम्पन्न हुन गईरहेको छ ।

यसै अवसरमा संस्थाको कार्यकारी प्रमुखको हैसियतले संक्षिप्त प्रतिवेदन यहाँहरू समक्ष पेश गर्न चाहन्छु ।

मिति २०७४ साल आषाढ मसान्त सम्म कूल सदस्य संख्या १४८३ जना सदस्यहरूबाट

कूल चुक्ता शेयर पूँजी रु. ५,३२,८४,०००.००

कूल बचत संकलन रु. ५८,२५,४३,९८९.७५ भएको छ ।

कर्जा लगानीतर्फ कूल ३८४ जना सदस्यलाई विविध शिर्षकमा कूल कर्जा रकम रु. ४७,३१,७०,५६८.४० कर्जा लगानी गरिएको छ । उक्त लगानीमा शंकास्पद भनी छुट्टाईएको कूल रकम रु. ११,३०,२२९.३५ मध्ये रु. ५,००,०००.०० हाल चुक्ता भई सकेको छ र खराब भनी छुट्टाईएको मध्य रु. १ लाख मुद्दा फैसला भई चुक्ता हुने क्रममा रहेको र रु. १,४२,००० कर्जामा संस्थाले सदस्यको तिनपुस्ते रोक्का गरि असुलउपर अगाडी बढाएको छ ।

संस्थाले आ.व. २०७३/०७४ मा खूद मुनाफा (कर अघि) रु. २,९४,५३,५२०.९१ गरेको छ ।

खुद मुनाफाबाट कर अघिका विविध कोषमा आवश्यक रकम विनियोजन गरि कूल रकम रु. ५०,९५,४१८.२३ लाभ कर छुट्टाईएको छ भने कूल शेयर पूँजीको १५% शेयर लाभांश छुट्टाई विविध बचत कोषमा कूल रकम रु. १,४१,३४१२१.३५ सारिएको छ । संस्थाको हाल सम्म विविध बचत कोषमा कूल रकम रु. ३,२२,२३,५४३.१५ बचत (Reserve) रहेको छ । संस्था सुरु देखि हाल सम्मको अवस्था र विवरण बार्षिक प्रतिवेदनमा सरल तरिकाले प्रस्तुत गरिएको छ ।

संस्थाले लिएको लक्ष्य र उपलब्धिको अवलोकन गर्दा लक्ष्य सत प्रतिशत हासिल गरेको विवरण यहाँहरू समक्ष पेश गर्न पाउँदा अभि बढी उत्साह र हौसला मिलेको छ ।

संस्थाले राजश्वमा गरेको योगदान:

संस्थाले आ.व. २०७३/०७४ मा निम्नानुसार राजश्व दाखिला (तिरेको) छ ।

आ.व.	आम्दानी कर	व्याज बापतको कर	पारिश्रमिक वापतको कर	कूल कर
२०७३/०७४	५०,९५,४१८.२३	२१,०६,८३६.२०	३,९७,१९९.८२	७५,०९,४५४.२५

संस्थागत आचरसंहिता:

संस्थाले संचालक समितिका सबै सदस्यहरू, व्यवस्थापनटोली र सबै तहका कर्मचारीहरूले अनिवार्यरूपमा पालना गर्नुपर्ने आचरसंहिताको तर्जुमा गरी कार्यन्वयन गरेको छ । संस्थाले तर्जुमा गरेका आचरसंहिता सुशासन ऐनको भावना तथा संस्थागत सुशासनसम्बन्धी नेपाल सरकार सहकारी विभागले जारी गरेको निर्देशनको अनुकूल रहेको छ ।

आन्तरिक नियन्त्रण प्रणाली:

संस्थाले सुरक्षित र स्वच्छ तवरले संस्था संचालन हुनसकोस भन्ने कुरालाई सनिश्चित गर्न स्वतन्त्र रूपमा कार्य गर्न सक्ने गरी आन्तरिक एवं बाह्य लेखा परिक्षण प्रणाली तथा संरचना लागु गरेको छ । आन्तरिक लेखापरिक्षक सोभैं संस्थाको लेखापरिक्षण समितिको मातहतमा रहेको छ । निजबाट नेपाल सरकार सहकारी विभागको विभिन्न निर्देशन पालना भए नभएको निगरानी राख्ने समेतको जिम्मेवारी हुनेगरेको छ । संस्थाको लेखापरिक्षण समितिले संस्थाको वित्तिय अस्थाको, आन्तरिक नियन्त्रण प्रणालीको पर्याप्तता पुनरावलोकन गर्नुका साथै आन्तरिक लेखा परीक्षण प्रतिवेदनबाट प्राप्त सुझावको आधारमा आवश्यक निर्देशन जारी गर्ने गर्दछ । संस्थाले लगानी गरेको कर्जामा थोरै पनि जोखिम देखे नियम अनुसार Provision गर्ने गरेको छ ।

जोखिम व्यवस्थापन:

जोखिम न्यूनीकरण एवं नियन्त्रणका लागि संस्थामा एउटा स्वतन्त्र जोखिम अनुगमन संरचना विद्यमान रहेको छ । यस व्यवसायमा जहिले पनि जोखिम र प्रतिफल बिच टकराव हुने गर्दछ । जोखिम र प्रतिफल विचको उत्कृष्ट सन्तुलन नै संस्थाको निरन्तरता र समृद्धि सुनिश्चित गर्दछ ।

सम्पत्ति र दायित्व व्यवस्थापन:

सम्पत्ति तथा दायित्व समुचित व्यवस्थापन लाई सुनिश्चित गर्न संस्था सक्षम रहेको छ । संस्थाले समयमै सम्पत्ति तथा दायित्व व्यवस्थापनको अवस्था पुनरावलोकन गर्ने गरेको छ । बजार जोखिमको प्रभावकारी व्यवस्थापनका लागि तरलता र सम्पत्ति तथा दायित्व व्यवस्थापन सम्बन्धी विस्तृत प्रणाली लागू गरिएको छ । तरलता तथा ब्याजदर सम्बन्धी जोखिम लाई स्ट्रक्चरल लिक्विडिटी रिपोर्ट (SLR) को माध्यमबाट मापन गर्ने गरिन्छ । १ दिन देखि ९० दिन सम्मको समय अन्तरालमा तरलता अवस्थाको नियमितरूपमा अनुगमन गर्ने गरिएको छ ।

मानव संसाधन (कर्मचारी व्यवस्थापन):

संस्था आफैं अमूर्त रहेकोमा संस्थालाई गतिशिलता दिन कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको हुन्छ । तसर्थ संस्थामा कार्यरत कर्मचारीहरू संस्थाको गहनाको रूपमा रहेको तथ्यलाई हृदयङ्गम गर्दै कर्मचारीहरूको वृत्ति विकास, उत्प्रेरणा र उपयुक्त कार्य वातावरणको श्रृजना गरी सोही बमोजिम कर्मचारी व्यवस्थापनका कार्य भईरहेको छ । संस्थामा भईरहेको जन शक्तिलाई थप प्रतिस्पर्धी बनाई सेवाको स्थिर थप अभिवृद्धि गर्न उपयुक्त तालिम तथा उत्प्रेरणामूलक कार्यहरू गर्दै आईरहेको छ । हाल संस्थामा १० जना कर्मचारी कार्यरत छन् र विविध पदमा ३ जना कर्मचारीको आवश्यकता भएको छ । समयानुकुल कर्मचारीहरूको सेवा, सुविधा लगाएत मनोबल बढाईएको छ । कार्यरत कर्मचारीहरूमा पारिवारिक वातावरण रहेको छ ।

सूचना प्रविधि तथा प्रणाली गत सुरक्षा:

सूचना प्रविधि तथा जोखिमहरूको नियन्त्रण गर्ने उद्देश्यले संस्थाको सूचना प्रविधि तथा सूचना प्रणालीको सुरक्षा सम्बन्धी विस्तृत प्रणालि विकसित गरेको छ । सदस्यहरूलाई आधुनिक युग अनुसारको सूचना प्रविधिको माध्यमबाट सेवा सुविधा दिन नीति लिएको छ ।



चालु आ.ब. २०७४/०७५ को रणनीति एवं भावी मार्गः

संस्थाले आ.ब. २०७४/०७५ मा सदस्यहरू बृद्धि गरी सोही अनुसार निक्षेप एवं कर्जा लगानी बढाई बढि भन्दा बढी प्रतिफल कमाउन जोड दिइनेछ । संस्थाले भवन निर्माण गर्न विविध बचत (Reserve) कोषमा जम्मा गरेको रकमबाट बनाउने लक्ष्य लिएको छ साथै संस्थाले दिर्घकालीन आम्दानी गर्ने श्रोत पहिचान गरी दिर्घकालीन लगानी गर्ने योजना बनाएको छ ।

सेवा सुविधा

- आधुनिक सहकारीको अवधारण अवलम्बन गर्दै सदस्यहरूलाई उच्चस्तरीय सेवा सुविधा दिने प्रण गरेको छु जस्तै
 - Mobile Banking
 - Mobile Marketing
 - Internet Banking
 - Electronic Payment System

जस्ता आधुनिक माध्यम बाट सेवा उपलब्ध गराउदै जाने नीति लिएको छु ।

लगानी

- समय र आवश्यकता अनुसार कर्जा सम्बन्धित कागजात परिमार्जित गर्दै लैजाने र सदस्यहरूलाई विविध शिर्षकमा सर्वसुलभ एवं छिटो छरीतो कर्जा प्रवाह गर्ने ।
- संस्थाको विविध संचित कोष (Reserve) मा रहेको बचत रकम बाट आ.ब. २०७६/०७७ मा संस्थाको आफ्नै भवन निर्माण सुरुवात गर्ने लक्ष्य लिएको छ ।
- संस्थाको बहुउद्देश्यीय नीति अनुसार दिर्घकालीन लगानीका श्रोतहरू पहिचान गरी लगानी गर्ने नीति लिएको छ ।

कृतज्ञता ज्ञापन

आदरणीय शेयरधनी सदस्य महानुभावहरूको संस्थाप्रति आगाढ, प्रेम, सद्भाव, लगनशिलता, ईमान्दारीताको प्रतिफलका कारण संस्थाले सहकारी क्षेत्रमा आफ्नो नाम अग्र पंक्तिमा राख्न सफल भएको छ । यो संस्था "We are to Serve You" भन्ने मुलमन्त्रलाई आत्मासाथ गर्दै संस्थाबाट के प्राप्त गर्ने भन्दा संस्थालाई कसरी अझ बढी सेवामुखी सशक्त बनाउने भन्ने विषयमा अझ गम्भीरताका साथ लाग्नु नै शेयरधनी सदस्यहरूको विशेषता हो । संस्थाबाट भई रहेको कामकाज प्रति सन्तुष्टि/असन्तुष्टि जे प्राप्त गर्नु भएको छ सो बारेमा स्वच्छ विचारहरूको उच्च मूल्याङ्कन गर्दै हामी कर्मचारीमित्रहरूलाई दिने आवश्यक सहयोग सुभाबको सदर कदर गर्दै सेवामा समर्पित हुने नै छौं । विभिन्न समयमा संस्थाका शेयरधनी सदस्यहरू सँगको आन्तरिक छलफल एवं सुभाब अनुरूप नै संस्थाको नीति तथा कार्यक्रम बनेको छ । संस्थाले संस्थाका शेयरधनी सदस्यहरूको सेवा एवं हितलाई नै संस्थाको मूल मन्त्र मानेर अगाडी बढेको छ ।

अन्तमा यस संस्थाबाट जे जति सेवामुखी कार्य भईरहेका छन् । ती बारेमा पुनः विचार गरि नयाँ नीति तथा कार्यक्रम बनाउन मार्गदर्शन दिनुनै हुनेछ भन्ने अपेक्षा राखेको छु । यहाँहरूको अझ बढी अमूल्य सुभाब र सहयोगको अपेक्षा गर्दै । हामी नेपालीहरूको नजिकीदै गरेको महान चाड शुभ विजय दशमी, दिपावली, छठ पर्व र जान अन्जान चाड पर्वहरूको उपलक्षमा यहाँ उपस्थित सम्पूर्ण सदस्यहरूलाई अग्रिम हार्दिक शुभकामना टक्र्याउँदै बिदा हुने अनुमति चाहन्छु ।

धन्यवाद । जय सहकारी !

कार्यकारी प्रमुखको तर्फबाट

भलक अर्याल (सुशिला)

मिति: २०७४/०५/१३

सञ्चालक समितिका कोषाध्यक्ष श्री मदन प्रसाद ज्ञवाली ज्यूद्वारा आठौं साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन

आदरणीय सभाका सभाअध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विभिन्न संघ संस्थाबाट पाल्नुभएका अतिथिज्यूहरू, सल्लाहकार समितिका पदाधिकारीज्यूहरू, संचालक समितिका साथीहरू, लेखा तथा सुपरिवेक्षण समितिका साथीहरू, लेखा परीक्षक ज्यू, शेयरधनी महानुभावहरू, कोषाध्यक्ष एवं मेरो व्यक्तिगत तर्फबाट यस डल्फिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभामा भाग लिन उपस्थित हुनु भएका सम्पूर्ण शेयरधनी महानुभावहरूलाई हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु ।

यहाँहरूको उपस्थितिबाट संस्थाले पाउने सुझाव, सहयोग र सद्भावले भावी कार्य योजना तथा लक्ष्य प्राप्तमा थप टेवा पुग्नेछ भन्ने हामी सबैले विश्वास लिएका छौं ।

संस्थाको कोषाध्यक्षको नाताले संस्थाको विभिन्न कोषमा नियम अनुसार रकम बाँडफाँड गरिएको छ जुन संस्थाका अध्यक्षज्यूको प्रतिवेदन र लेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनमा स्पष्ट पारिएको छ । संस्थाको विभिन्न कोषमा भएको रकम संस्थाको विनियम अनुरूप सुरक्षण एवं प्रयोजन गरिएको छ ।

संस्थाले आ. ब. २०७३/०७४ मा लिएको लक्ष्य राम्रै संग पुरागरेको प्रतिवेदन यहाँहरूको हात हातमा उपलब्ध नै छ । सोही अनुसार संचालक समितिले आ.ब.२०७४/०७५को लागि निम्नानुसारको लक्ष्य एवं बजेट स्वीकृत गरि अनुमोदनको लागि यस गरिमामय सधारण सभामा पेश गर्दछु ।


संस्थाले आ.ब. २०७४/०७५ मा लिएको लक्ष्य एवं बजेट:

आ.ब. २०७४/०७५मा अनुमानित आम्दानी र खर्चको विवरण निम्नानुसार हुने अनुमान गरिएको छ ।

क्र.सं.	विवरण	आ.ब. २०७३/०७४	लक्ष्य		वृद्धि दर (प्रतिशतमा)
			आ.ब. २०७४/०७५ थप	आ.ब. २०७४/०७५ कुल	
१	चूक्ता पूँजी	५३,२८४,०००.००	१,५००,०००.००	५४,७८४,०००.००	२.८२%
२	निक्षेप संकलन	५८२,५४३,९८९.७५	९०,०००,०००.००	६७२,५४३,९८९.७५	१५.४५%
३	कर्जा लगानी (खुद)	४७३,१७०,५६८.४०	११०,०००,०००.००	५८३,१७०,५६८.४०	२३.२५%
४	कूल आम्दानी	८१,७९६,१९०.८१	३७,७३४,४००.८०	११९,५३०,५९१.६१	४६.१३%
५	कूल खर्च	५२,३४२,६६९.९०	३३,५६६,६०५.९७	८५,९०९,२७५.८७	६४.१३%
६	खुद मुनाफा (कर अघि)	२९,४५३,५२०.९१	४,१६७,७९४.८२	३३,६२१,३१५.७३	१४.१५%
७	दुबन्त ऋण कोष व्यवस्था	६,९२३,८१२.३२	१,३४४,८५२.६३	८,२६८,६६४.९५	१९.४२%
८	कर्मचारी बोनस व्यवस्था	१,८८४,५१४.४४	४६८,९७७.६६	२,३५३,४९२.१०	२४.८९%
९	आयकर व्यवस्था	५,०९५,४१८.२३	८८९,१७५.९७	५,९८४,५९४.२०	१७.४५%
१०	खुद मुनाफा (कर पछि)	१९,४०३,०९२.८४	४,५३५,२८३.९६	२३,९३८,३७६.८०	२३.३७%
११	जगेडा कोष	१८,०५०,९४१.९१	५,९८४,५९४.२०	२४,०३५,५३६.११	३३.१५%
१२	वितरण योग्य मुनाफा	१४,५५२,३१९.६३	३,४०१,४६२.९७	१७,९५३,७८२.६०	२३.३७%
१३	शेयर लाभांश कोष	७,९९२,६००.००	४४५,६७७.८२	८,४३८,२७७.८२	५.५८%
१४	अन्य कोषहरू (सहकारी विकास, सहकारी शिक्षा, संस्था विकास)	१,०७९,४१९.७०	७१८,१५१.३०	१,७९७,५७१.००	६६.५२%
१५	संरक्षित पूँजी फिर्ता कोष	५,९७७,६२६.८४	८,७९७,३५३.४७	१४,७७४,९८०.३१	१४७.१७%
१६	विविध बचत कोषमा कुल रकम व्यवस्था	३२,२२३,५४३.१५	१६,८४४,९५१.६१	४९,०६८,४९४.७६	५२.२८%
				औषत	३६.२०%



आ.ब. २०७४/०७५ को बार्षिक बजेटको ग्राफ चित्र:



अनुमानित आमदानी :

आ.ब. २०७४/०७५ मा निम्नानुसारका शिर्षकबाट निम्नानुसारको आमदानी हुने अनुमान गरिएको छ ।

क्र.सं.	विवरण	रकम
१	कर्जा लगानी बाट व्याज आमदानी	९९,९३८,९९६.६३
२	बैंक बचत बाट व्याज आमदानी	१४,४१५,७४२.१४
३	कर्जा सेवा र नविकरण शुल्क बाट आमदानी	३,५७५,८५२.८४
४	रेमिटेन्स बाट कमिसन आमदानी	१,३००,०००.००
५	अन्य आमदानी	१,१००,०००.००
कुल अनुमानित आमदानी		११९,५३०,५९१.६१

अनुमानित खर्च :

आ.ब. २०७४/०७५ मा निम्नानुसारका शिर्षकबाट निम्नानुसारको खर्च हुने अनुमान गरिएको छ ।

क्र.सं.	विवरण	रकम
१	व्याज खर्च	७३,९७९,८३८.८७
२	कर्मचारी खर्च	४,९०८,२००.००
३	कार्यालय संचालन खर्च	४,८०८,०२५.००
४	विमा खर्च	१५८,२१२.००
५	विविध भत्ता वापत खर्च	३०२,०००.००
६	मर्मतसंभार खर्च	१२५,०००.००
७	बैठक खर्च	९०३,०००.००
८	साधारण सभा खर्च	६००,०००.००
९	लेखा परिक्षण खर्च	१२५,०००.००
कुल अनुमानित खर्च		८५,९०९,२७५.८७
१०	स्थिर सम्पत्ती खर्च	९३०,०००.००

अनुमानित मुनाफा:

आ.ब. २०७४/०७५ मा आम्दानी र खर्च कटाई कुल खुद मुनाफा निम्नानुसार हुने अनुमान गरिएको छ ।

आ.ब. २०७४/०७५ को अनुमानित मूनाफा

क्र.सं.	विवरण	रकम
१	कुल अनुमानित मुनाफा (आयकर र अन्य संचित कोष अघि)	३३,६२१,३१५.७३

आ.ब. २०७४/०७५ मा अनुमानित कोष बाँडफाँड विवरण

क्र.सं.	रकम		प्रतिशत	रकम
१	कूल मूनाफा	३३,६२१,३१५.७३	कोषहरु	
		डुवन्त ऋण कोष व्यवस्था	४.००%	१,३४४,८५२.६३
			कूल	२,२९४,०९७.००
	३२,२७६,४६३.१०			
		कर्मचारी बोनस कोष व्यवस्था	७.२९%	२,३५३,४९२.१०
		आय कर व्यवस्था	१७.८०%	५,९८४,५९४.२०
			कूल	८,३३८,०८६.३०
२.	आयकर पछिको खुद मूनाफा	२३,९३८,३७६.८०	प्रतिशत	रकम
		जगेडा कोष	२५.००%	५,९८४,५९४.२०
			कूल	५,९८४,५९४.२०
३.	वितरण योग्य मूनाफा	१७,९५३,७८२.६०	वितरण योग्य रकमलाई १००% मानी विभिन्न कोषमा वितरण गरिएको रकमको विवरण	
		विवरण	प्रतिशत	रकम
		शेयर लाभांश कोष	४७%	८,४३८,२७७.८२
		सहकारी विकास कोष	१%	१७९,५३७.८३
		सहकारी शिक्षा कोष	१%	१७९,५३७.८३
		संरक्षित पुँजी फिर्ता कोष	४९%	८,७९७,३५३.४७
		संस्था विकास कोष	२%	३५९,०७५.६५
		कुल रकम	१००%	१७,९५३,७८२.६०
		कुल मुनाफा रकम		१७,९५३,७८२.६०

नोट: आ.ब. २०७४/०७५ को आम्दानीबाट विविध संचित कोषमा कुल रकम रु. १,६८,४४,९५१.६९ छुट्याइने छ । यस वर्ष थप १६,८४४,९५१.६९

१. शेयर पुँजी :

आ.ब. २०७४/०७५ मा थप र साविक सदस्यहरु समेतबाट गरी करिब रु. १५,००,०००/- थप संकलन गरी रु. ५,४७,८४,०००/- शेयर पुँजी पुर्‍याउने लक्ष्य लिएको छ ।

२. निक्षेप संकलन :

आ. ब. २०७४/०७५ मा विभिन्न प्रकारका बचत संकलनबाट ९,००,००,०००/- थप निक्षेप संकलन गर कूल निक्षेप रकम रु. ६७,२५,४३,९८९.७५ पुर्‍याउने लक्ष्य राखिएको छ ।



३. कर्जा लगानी :

शेयर, बचत, साँवा/ब्याज असुलीको रकम तथा अन्य आम्दानी आदिबाट आएको रकम समेतबाट आ.ब. २०७४/०७५ मा ११,००,००,०००.०० थप गरी विभिन्न उद्देश्यहरूमा कूल रु. ५८,३१,७०,५६८.४० कर्जा लगानी पुर्याउने उद्देश्य राखिएको छ ।

४. कर्जा असुली :

सम्पूर्ण लगानी गरिएका पुराना कर्जा तथा आ.ब. २०७४/०७५ मा लगानी गरिने कर्जा समेतको असुली कार्य तालिका अनुसार असुल गरिने छ ।

५. अन्य लगानी :

यस संस्थाले मुद्धती खातामा, बैंक/बित्तिय संस्थाहरूको शेयरमा एवं व्यावसायिक प्रायोजनको लागि ब्यापार, कल कारखाना तथा उद्योग धन्दा (कपि उद्योग, प्लाष्टिक फाईल उद्योग, फर्निचर उद्योग), हाईड्रोपावर, मेटल क्राफ्ट उद्योग आवास निर्माण, कृषि, आयात तथा निर्यात एवं मनि ट्रान्सफरमा समेत संस्थाको आर्थिक तरलतालाई ध्यानमा राखी उचित रकम लगानी गर्ने संस्थाको योजना रहेको छ ।

६. कर्मचारीको दरबन्दी :

आ.ब. २०७४/०७५ मा विभिन्न तह/ओहदामा रही कार्य गर्ने कुल १ देखि ३ जना सम्म सेवा प्रवाही कर्मचारीहरूको दरबन्दी रहन सक्ने छ ।

७. अनुमानित आम्दानी :

आ.ब. २०७४/०७५ मा कर्जा सापट, बैंक मौज्दातबाट र अन्य श्रोतबाट कूल ब्याज रु. ११,९५,३०,५९१.६१ हुने अनुमान गरिएको छ ।

८. अनुमानित खर्च :

आ.ब. २०७४/०७५ को लागि कर्मचारीहरूको तलब/भत्ता तथा पारिश्रमिक, प्रशासनिक र बचत तथा मुद्धतीमा ब्याज खर्च रु. ८,५०,०९,२७५.८७ कूल खर्च हुने अनुमान गरिएको छ ।

९. नाफा/नोक्सानको स्थिति :

आ.ब. २०७४/०७५ मा उपरोक्त बमोजिम कूल आम्दानी र कूल खर्चको अन्तर कूल सञ्चालन मुनाफा रु. ३,३६,२१,३१५.७३ खुद मुनाफा (कर्मचारी बोनस, आयकर र विभिन्न कोष अधि) देखिने प्रक्षेपण गरिएको छ ।

१०. सम्पत्ति बजेट

आ.ब. २०७४/०७५ का लागि संस्थालाई आवश्यक स्थिर सम्पत्ति खरिद गर्न रु. ९,३०,०००/- बजेट बिनियोजन गरिएको छ ।

११. जानकारी सम्बन्धमा

- आ.ब. २०७३/०७४ मा डिभिजन सहकारी कार्यालय एवं अन्य अनुगमन निकायबाट संस्था अनुगमन भएको छैन ।
- संस्थाले आफ्नो भवन निर्माण गर्न ललितपुर म.न.पा वडा नं. १०, कुपण्डोल (संस्थाको कार्यालयक नजिकै) मा ०-१४-३-२ क्षेत्र फल जग्गा खरिद गरेको छ ।

अन्तमा, संस्थाले आ.ब. २०७३/०७४ मा लिएको लक्ष्य पुरा गर्न शेयर सदस्यहरू, कार्यकारी प्रमुख र कर्मचारीहरूले गरेको अथक प्रयासको कदर गर्दै आ.ब. २०७४/०७५ को लागि लिइएको लक्ष्य पुरा गर्न अभि बढी प्रेरणा एवं उत्साह मिलोस भन्ने कामना गर्दछु ।

धन्यवाद । जय सहकारी !

सञ्चालक समितिको तर्फबाट
मदन प्रसाद ज्ञवाली
कोषाध्यक्ष
मिति: २०७४/०५/१३

आठौं वार्षिक साधारण सभा समक्ष लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक चार्टर्ड एकाउन्टेन्ट श्री सतिश चन्द्र लालद्वारा प्रस्तुत आ.व. २०७३/०७४ को लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन

आदरणीय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशेष अतिथि, सल्लाहकार समितिका सदस्यज्यूहरू, सञ्चालक समितिका पदाधिकारी ज्यूहरू, लेखा समितिका साथीहरू, शेयर सदस्य महानुभावहरू, आगन्तुक महानुभावहरू र संस्थामा कार्यरत कर्मचारीहरू लगायत उपस्थित सबैमा लेखा समितिको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन ।

संस्था सञ्चालनको छोटो समयमा संस्थाले गरेको प्रगतिको सराहना गर्दछु । गत वर्षको साधारण सभामा उपस्थित शेयरधनी महानुभावहरूले दिएको जिम्मेवारीलाई हृदय देखि नै मनन गरी संस्थाको आर्थिक गतिविधि नियाल्ने मौका प्राप्त भए बमोजिम संस्थाको लेखा समितिको तर्फबाट प्रतिवेदन पेश गरेका छौं ।

सहकारीको माध्यमबाट सानो-सानो पूँजीलाई संकलन गरी बित्तिय क्षेत्रमा देखिएको अभावलाई पूर्ति गर्न स्थापित यस डल्फिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट संस्थामा आर्थिक अनुशासन कायम गर्न, सञ्चालक समितिलाई दिनु पर्ने सल्लाह, सुभाव दिने र व्यवस्थापनको काम माथिको निगरानी र गठित अन्य समिति तथा उपसमितिको निर्णय पुस्तिकामा उल्लेख भए गरेका कामकारवाहीहरू यस समितिको कार्यगत बिषय रहन गएको यहाँहरू समक्ष निवेदन गर्दछु ।

संस्थाको आन्तरिक लेखापरीक्षण गरी स्पष्ट ढंगबाट प्रतिवेदन दिएर बाह्य लेखापरीक्षणलाई सहयोग गर्नु पनि लेखा समितिको काम कर्तव्य भएका कारण सोही काममा यस समितिले ध्यान दिएको कुरा पनि यस सम्मानित सभामा जानकारी गराउँदछु । संस्थामा लेखा समितिको तर्फबाट अनौपचारिक रूपमा पनि बिभिन्न बैठकहरूमा सहभागी भई आवश्यक सुभावहरू प्रदान गरेको जानकारीका लागि अनुरोध गर्दछु ।

यस आ. व. २०७३/०७४ मा औपचारिक रूपमा सञ्चालक समितिका तर्फबाट १७ वटा, लेखा समितिका तर्फबाट ५ वटा, कर्जा उपसमितिको ६ वटा र सल्लाहकार समितिको १ वटा बैठकहरू बसेका थिए । अनौपचारिक रूपमा पनि आवश्यकता अनुसार बैठक बस्ने गरेको पाईन्छ । यस अवधिमा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरू, व्यवस्थापन पक्षबाट आर्थिक नियम तथा मापदण्ड विपरितका कामहरू गरेको पाईएन ।

संस्थाको लेखा कम्प्युटराईज्ड रूपमा राखिएको छ । जसका कारण आवश्यकता बमोजिमको विवरण प्राप्त भई सबैलाई सजिलो महशुस भएको छ ।

संस्थाको कर्जा उप-समितिको निर्णयलाई सञ्चालक समितिको बैठकबाट अनुमोदन गर्ने गरेको देखिन्छ । संस्थाको वेब साईट चालू छ । जसका कारण आवश्यक सूचनाहरू वेब साईटबाट पनि प्राप्त गर्न सकिने छ । कार्यरत कर्मचारीहरूको क्षमता बृद्धिका लागि आवश्यक ठानिएका कर्मचारीहरूलाई तालिम दिने परिपाटीको बिकास भएको छ ।

संस्थाको आर्थिक स्थितिमा बिगत वर्ष कारोबारमा बृद्धि तथा मुनाफामा बृद्धि भई संचालक समिति समक्ष पेश गरेको अनुमानित लक्ष्य सत प्रतिशत पुगेकोमा व्यवस्थापन पक्षलाई धन्यवाद नदिई रहन सकिदैन । संस्थामा संलग्न सबैलाई सहयोगीको रूपमा प्रस्तुत भई, फलेको बृक्षको हाँगो नभुकेको कहाँ छ र ? भन्ने मूल मान्यतालाई अँगिकार गर्दै अभ आफूमा सरल र मित्रवत व्यवहार प्रस्तुत गरी सबै शेयरधनीहरू सामू अभ विश्वास जित्न अनुरोध गर्दछु ।

अन्तमा यो प्रतिवेदन तयार पार्न सहयोग गर्ने यस समितिका मेरा समक्षी साथीहरू श्री बाल मुकुन्द विष्ट र श्री तुलसी प्रसाद अर्याललाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु । साथै नजिकिदै गरेको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरूको अभ सुख, शान्ति, प्रगति र एकताको कामना गर्दछु ।

धन्यवाद । जय सहकारी ।

लेखा तथा सुपरिवेक्षण
समितिको तर्फबाट
सि.ए. सतिश चन्द्र लाल
लेखा संयोजक
मिति: २०७४/०५/१३



सहकारी ऐन, २०८८ अनुसारको थप विवरण

१. संस्थाको सहायक कम्पनी सम्बन्धी विवरण

संस्थाको हाल सम्म कुनै सहायक कम्पनी नभएको ।

२. विगत आ.व. मा संस्थाको शेयरधनीहरूले संस्थालाई उपलब्ध गराएको जानकारी

विगत आ.व. मा संस्थाले सेयर सदस्यहरूसंगबाट संकलन गरेका सुभावहरूलाई सम्भव भएसम्म समेटी आ.व. २०७३/०७४ को प्रतिवेदन तयार पारिएको छ ।

३. आन्तरिक नियन्त्रण प्रणालीको विस्तृत विवरण

संस्थाको प्रभावकारी एवं सक्षम आन्तरिक नियन्त्रण प्रणाली रहेको छ । संस्थामा चार्टर्ड एकाउन्टेन्टको नेतृत्वमा संस्थाको लेखा समितिले संस्थाको आन्तरिक लेखापरीक्षण नियमितरूपमा परिक्षण गरी सञ्चालक समितिलाई जानकारी गराएको छ । साथै संस्थामा बाह्य लेखा परीक्षक (चार्टर्ड एकाउन्टेन्ट)ले त्रैमासिकरूपमा संस्थाको लेखा प्रणाली निरीक्षण गरी त्रैमासिक प्रतिवेदन सहित सल्लाह सुभाष एवं जानकारी सञ्चालक समितिलाई दिने गरेको छ ।

क. कर्जा उपसमिति:

संस्थाबाट प्रवाह हुने कर्जाको जोखिम व्यवस्थापन तथा कर्जा प्रवाहमा छिटो छरितोको लागि सञ्चालक समितिले आफूमा भएको अधिकार प्रत्यायोजन गरी कर्जा लगानी तथा व्यवस्थापनको ज्ञान भएका संचालक समितिका सदस्यहरू मध्येबाट सिभिल इन्जिनियर एवं विगत ३०-४० वर्ष देखि धितो मुल्यांकन पेशा अंगाल्दै आउनुभएका श्री ओम प्रकाश अग्रवालको संयोजकत्वमा ३ जना सञ्चालकहरू मध्येको एउटा छुट्टै कर्जा समिति गठन गरेको छ । यस समितिले आवश्यक ठानेमा कर्जा विभागका प्रमुखलाई समेत बैठकमा उपस्थित गराई कर्जाबारे विस्तृत जानकारी दिई वा लिई कर्जा स्वीकृति वा सिफारिस गरी सोको जानकारी सञ्चालक समितिमा गराउने गरेको छ । साथै कर्जाको रकम हेरी संस्थाले तोकेको (Property Valuation Consultancy) वा इन्जिनियर बाट धितो, आम्दानीको श्रोत र कर्जा प्रवाहको मुल्यांकन गरी/गराई, कर्जा प्रवाह गरीने गरेको छ ।

ख. मानव संसाधन उपसमिति:

संस्थामा आवश्यक कर्मचारीको छनौटको लागि सञ्चालक समितिले आफूमा भएको अधिकार प्रत्यायोजन गरी विगत धेरै वर्ष देखि प्रशासनिक अनुभव रहेका संस्थाका सचिव श्री भलक अर्याल (सुशिल)को संयोजकत्वमा सञ्चालक समिति मध्येबाट ३ जना सम्बन्धित विज्ञ सञ्चालकहरूको एउटा छुट्टै मानव संसाधन समिति गठन गरेको छ । यस समितिले आवश्यक ठानेमा कार्यकारी प्रमुखलाई कर्मचारी छनौट सम्बन्धमा बैठकमा उपस्थित गराई कर्मचारी भर्ना बारे विस्तृत जानकारी सञ्चालक समितिमा गराउने गरेको छ ।

४. अन्य आवश्यक कुराहरू

संस्थाले कार्यालयबाट सदस्यहरूलाई निम्न सुविधाहरू उपलब्ध गराउँदै आएको छ :

- क. रेमिटेन्स सुविधा
- ख. टेलिफोन तथा मोवाईलको बिल भुक्तानी सुविधा
- ग. मोवाईल बैंकिङ्ग सुविधा
- घ. विजुलीको बिल तिर्ने सुविधा

५. समस्या तथा चुनौती

देशमा भईरहेको राजनैतिक अस्थिरताले गर्दा सम्पूर्ण लगानीकर्ताहरू पख, हेर र गरको नीति अवलम्बन गरेको अवस्था छ । संस्थाले निक्षेप संकलन गरेर विभिन्न क्षेत्रमा लगानी गर्ने नीति लिएको भएतापनि देशको राजनैतिक अस्थिरताले

गर्दा सोचे जस्तो सफलता हासिल गर्न सकिरहेका छैनौं । विभिन्न उद्देश्य लिएर खोलेका हाम्रो जस्ता संस्था विभिन्न कारणले गर्दा बन्द भईरहेको अवस्था छ । सोही परिस्थितिले हाम्रो संस्थामा पनि अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । लगानीमा अब बढी चुनौती रहेकोले, सोही अवस्थालाई मध्येनजर गर्दै समयानुसार संस्थाले परब, हेर र गरको नीति अवलम्बन गरेको छ ।

६. संस्थागत सुशासन

संस्थागत सुशासन अभिवृद्धिका लागि चालिएका कदमहरूको विवरण :

- क. सञ्चालक समिति, कर्जा तथा जोखिम व्यवस्थापन उपसमिति, मानव संसाधन उपसमिति, लेखापरीक्षण समिति लगायतका विभिन्न समितिहरू क्रियाशील छन् ।
- ख. आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न लेखा समितिको बैठक नियमित रूपमा बसी सञ्चालक समिति समक्ष सुझावहरू पेश गरेको छ ।
- ग. सञ्चालन जोखिमहरू कम गर्न तथा कारोबारलाई व्यवस्थित गर्न विभिन्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरू लागू गरिएको छ ।
- घ. संस्थामा तरलता व्यवस्थापनको लागि लगानीमा CD Ratio Maximum 90% and CSD Ratio Maximum 80% को Limitation कायम गरिएको छ ।

७. जनशक्ति

२०७४ आषाढ मसान्तसम्म संस्थामा जम्मा दश जना कर्मचारीहरू कार्यरत छन् । यस मध्ये चार जना महिला कर्मचारीहरू छन् । संस्थाको प्रगति र सफलता संस्थामा कार्यरत जनशक्तिको सीप, ज्ञान, कार्य कुशलता, इमान्दारीता, कर्तव्यनिष्ठता, नैतिकता आदिमा भर पर्दछ भन्ने कुरालाई यस संस्थाले समेत मध्येनजर गर्दै आईरहेकोले कर्मचारीहरूलाई संस्थाको सम्पत्तिको रूपमा लिन कर्मचारीको मनोबल एवं कार्य दक्षतामा अभिवृद्धि गरी संस्थाको प्रतिफल दर उच्च बनाउन संस्थामा कार्यरत कर्मचारीहरूलाई निरन्तर रूपमा सहकारी/वित्तिय कारोबार सम्बन्धी तालिम आन्तरिक तथा बाह्य विशेषज्ञबाट दिँदै आईरहेको छ । आगामी दिनहरूमा तालिम कार्यक्रमलाई अब बढी भन्दा बढी प्रभावकारी रूपमा लागू गर्दै थप कर्मचारीहरूलाई समेत सहभागिता गराई सहकारी क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्दै लैजाने संस्थाको नीति रहेको छ ।

८. प्रविधि

संस्थाको कार्यप्रणाली माईक्रो ब्याङ्कर (Micro Banker) बैकिङ्ग सफ्टवेयरबाट सञ्चालित छ । यो प्रविधिमा समय सापेक्ष सुधार गर्न आवश्यकता र कारोबारको प्रकृति अनुसार परिमार्जित गर्दै लिएको छ । संस्थाको सूचना प्रविधिको विश्वसनियता र सुरक्षाको लागि बाह्य विशेषज्ञ मार्फत् अध्ययन गराईएको र निजको सुझावहरू सम्भव भएसम्म कार्यान्वयन गराईएको छ । संस्थाको काम छिटो छरीतो र विश्वसनीयताको लागि विभिन्न उपकरणहरूको प्रयोग गरिएको छ जस्तै Note Counting Machine, Fake Note Detector Machine, Deposit and Cheque Withdraw Printing Printer, Attendance Registration, CC Camera, Mobile SMS Banking, Mobile Banking for Market collection purpose and etc.